



निस्दी गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
मित्याल, पाल्पा  
लुम्बिनी प्रदेश, नेपाल



प.स. : २०८१/०८२

सूचना न. ००

मिति : २०८१/१०/३०

**बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुने सम्बन्धी सूचना।**

प्रस्तुत विषयमा रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११ को उपदफा १, रोजगारीको हक सम्बन्धी (दोश्रो संशोधन) नियमावली, २०७५ को नियम ७ को उपनियम १ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ को उपदफा १ बमोजिम अगामी आ.व. २०८२/८३ मा न्यूनतम रोजगारीमा संलग्न हुन इच्छुक १८ वर्ष उमेर पुरा भई ५९ वर्ष ननाधेका बेरोजगार व्यक्तिहरूले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आफु स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातहरु सहित मिति २०८१ फाल्गुन १ गतेदेखि २९ गतेभित्र तोकिएको अनुसुचि १ अनुसारको ढांचामा निवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

**आवश्यक कागजातहरु**

१. निवेदकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि १ प्रति
२. निवेदकले कुनै सीपमूलक तालिम लिएको भए सो को प्रतिलिपि १ प्रति
३. निवेदकको फोटो १ प्रति
४. परिवारमा रहेका व्यक्तिहरूको नागरिकता प्रमाण पत्र वा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि १/१ प्रति (अनिवार्य)
५. बसाइसराई भएको भए सो को प्रमाण पत्रको प्रतिलिपि १ प्रति

थप जानकारीका लागि 9866554898 मा सम्पर्क गर्न सक्नु हुनेछ।

वोधार्थ,

श्री सूचना प्रविधि शाखा : सूचना Website र Facebook Page मा अपलोड गर्नुहुन।

*06/10/20*  
नदन जायल  
प्रमुख प्रशासकीय अधिकृत

## अनुसूची १

(प्रधामन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ को उपदफा (१) सँग सम्बन्धित)

### बेरोजगार दर्ताका लागि दिने निवेदन

(मिति २०७८/११/११ गते मा. मन्त्रीस्तरको निर्णयानुसार संसोधित)

श्री बडा कार्यालय,

मिति: .....

बडा नं ..... गाउँपालिका / नगरपालिका, ..... जिल्ला

रोजगारीको हक सम्बन्धि ऐन, २०७५ ले गरेको व्यवस्था बमोजिम मैले न्यूनतम रोजगारीको अवसर नपाएको र म तोकिए बमोजिमको आय आर्जन हुने स्वरोजगारमा संलग्न नभएको हुँदा नेपाल सरकार / प्रदेश सरकार / स्थानीय तहद्वारा संचालित न्यूनतम रोजगार कार्यक्रममा संलग्न हुन देहाय बमोजिमको विवरण सहित यो निवेदन पेश गरेको छु ।

१. नाम, थर: .....

२. लिङ्गः (कुनै एकमा √ लगाउनुहोस )      क) पुरुष      ख) महिला      ग) अन्य

३. पारिवारिक विवरणः

(अ) वर्ग / समूह :      (तपाईं आफुलाई कुन वर्ग / समूहमा राख रुचाउनु हुन्छ ? कुनै एकमा √ लगाउनुहोस)

क) आदिवासी जनजाती	ख) दलित	ग) वैश्य	घ) मुसलमान	ड) ब्राह्मण	च) क्षेत्री	छ) मधेशी	ज) अन्य .....

(आ) अल्पसंख्यक समूदाय (कुनै एकमा √ लगाउनुहोस):

हो

होइन

(इ) लोपोन्मुख जनजाती (कुनै एकमा √ लगाउनुहोस):

हो

होइन

(ई) सीमान्तकृत वर्ग (कुनै एकमा √ लगाउनुहोस):

हो

होइन

(यदि (ई) मा उत्तर 'हो' भने, अतिसीमान्तकृत वर्गको हो? )

हो

होइन

(उ) परिवारको संख्या:

१. महिला: ..... पुरुष: ..... अन्य: ..... जम्मा: .....

२. १८ देखि ५९ वर्ष उमेर समूहको सदस्य संख्या: .....

(ज) परिवारमा अपाङ्गता भएका सदस्य (कुनै एकमा √ लगाउनुहोस):      छ      छैन

(यदि उत्तर 'छ' भने भएमा देहायको विवरण उल्लेख गर्नुहोस । 'छैन' भने तथा आवेदक महिला भएमा 'ए' को उत्तर दिनुहोस । यदि आवेदक पुरुष या अन्य भएमा प्रश्न नं. ४ को उत्तर दिनुहोस )

१. नाम: ..... उमेर: ..... अशक्तताको प्रकृति: पुर्ण अशक्त / अति अशक्त / मध्यम / सामान्य

२. नाम: ..... उमेर: ..... अशक्तताको प्रकृति: पुर्ण अशक्त / अति अशक्त / मध्यम / सामान्य

३. नाम: ..... उमेर: ..... अशक्तताको प्रकृति: पुर्ण अशक्त / अति अशक्त / मध्यम / सामान्य

(ए) निवेदक महिला भएमा, गर्भवती वा सुत्केरी भएको महिला हो ?  हो  होइन

(यदि 'हैन' भने प्रश्न ४ मा जानुहोस् । यदि 'हो' भने देहायको प्रश्नको उत्तर दिनु होस् )

गर्भवती: ..... महिना वा सुत्केरी भएमा :..... महिना

४. स्थायी ठेगाना: प्रदेश: ..... जिल्ला: ..... न.पा. / गा.पा.: ..... वडा नं.: .....

५. सम्पर्क विवरण (उपलब्ध भए सम्म) मोबाइल नं. .... ईमेल: .....

६. आवेदकको मुख्य पेशा (कुनै एकमा मात्र √ लगाउनुहोस्):

क्र.सं.	पेशा	क्र.सं.	पेशा
क)	कृषि तथा पशुपालन	ख)	गृहणी (महिला भएमा मात्र)
ग)	विद्यार्थी (अध्ययनरत भएमा मात्र)	घ)	ज्याता मजदुरी
ड)	बेरोजगार	च)	उद्योग तथा व्यापार
छ)	नोकरी तथा जागीर	ज)	वैदेशिक रोजगारी
झ)	व्यावसायिक कार्य	ज)	अन्य .....

७. निवेदक चालु आ.व. मा रोजगारीमा संलग्न दिन संख्या : ..... दिन

८. निवेदकले चालु आ.व. मा कूल रोजगारी वा स्वरोजगारीबाट प्राप्त गरेको आम्दानी रकम: रु. ....

९. आवेदक कृषिमा आश्रित परिवारको सदस्य हो? (कुनै एकमा √ लगाउनुहोस्)  हो  होइन

(यदि उत्तर 'होइन' भएमा प्रश्न १० मा जाने । यदि उत्तर 'हो' भएमा देहायको प्रश्नको उत्तर दिनु होस् )

क) कृषि उत्पादनले कति महिना खान पुगदछ ? ..... महिना

१०. निवेदन भूमिहिन वा सुकुम्बासी हो ? (कुनै एकमा √ लगाउनुहोस्)  हो  होइन

११. निवेदकको घरमूली एकल महिला हो? (कुनै एकमा √ लगाउनुहोस्)  हो  होइन

१२. निवेदक शहिद परिवार या बेपत्ता परिवारको सदस्य हो? (कुनै एकमा √ लगाउनुहोस्)  हो  होइन

१३. परिवारमा काम गर्ने उमेर समूह (१८ देखि ५९ वर्ष) को र काम गर्न सक्ने शारीरिक

अवस्था भएको परिवारको सदस्य (कुनै एकमा √ लगाउनुहोस्)

छ	छैन
---	-----

(यदि उत्तर 'छैन' भने कारण खुलाउनुहोस् । कारणहरु .....)

.....  
.....)

१४. परिवारको सदस्य र रोजगारीको अवस्था (निवेदक सहित):

क्र. सं.	नाम	निवेदकसँगको नाता	नागरिकता / राष्ट्रिय परिचय पत्रको विवरण			जन्म मिति	शैक्षिक योग्यता (निरक्षर / साक्षर / आधारभूत / माध्यामिक / उच्च माध्यामिक / स्नातक या सो भन्दा बढि)	स्वदेश तथा विदेशमा रोजगार या स्वरोजगारमा संलग्न?	सामाजिक सुरक्षा कोष वा अन्य सरकारी कोष वा रोजगारदाताबाट कुनै सहायता या आम्दानी?
			नंबर	जारी मिति	जारी जिल्ला				
१		(निवेदक)							
२									
३									
४									
५									
६									

(निवेदनको बुँदा (३) (उ) अनुसारको सबै परिवारको संख्याको विवरण उल्लेख गर्नु पर्नेछ । फाराममा परिवारको संख्या अनुसार रो थपथट गर्न सकिनेछ ।)

१५. परिवारको वार्षिक आय: रु. .... (अक्षरेपी .....)

१६. कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक पुर्वाधार विकासको निर्माण तथा मर्मत कार्यमा संलग्न हुन ईच्छुक हुनु हुन्छ ? (कुनै एकमा √ लगाउनुहोस)

(यदि उत्तर 'छैन' भएमा बुँदा २० मा जानुहोस् )

छ

छैन

१७. सीपको विवरणः

सीपको विवरण	दक्ष / अर्धदक्ष / अदक्ष

१८. काममा खटिन चाहेको सम्भावित समयः ..... महिना देखि ..... महिना सम्म

१९. बैंक खाताको विवरण (उपलब्ध भएमा) बैंकको नामः .....

बैंकको ठेगाना: ..... खाता नंबरः ..... खाताको प्रकारः .....

२०. निवेदक चालु आर्थिक वर्षको सूचिकृत वेरोजगार हो? (कुनै एकमा √ लगाउनुहोस)

हो

होइन

(यदि उत्तर 'होइन' भएमा प्रश्न २१ मा जाने । यदि उत्तर 'हो' भएमा देहायको प्रश्नको उत्तर दिनु होस् ।)

क) लाभग्राही परिचय पत्र नंबर .....

२१. निवेदक वैदेशिक रोजगारीबाट फर्किएको वा श्रम स्वीकृती लिइ वैदेशिक रोजगारीमा जान नपाएको व्यक्ति हो?

(कुनै एकमा √ लगाउनुहोस)

हो

होइन

(यदि उत्तर 'होइन' भएमा प्रश्न २२ मा जाने । यदि उत्तर 'हो' भएमा देहायको प्रश्नको उत्तर दिनु होस् ।)

देश ..... पासपोर्ट नं. ....

विदेशमा गरेको कामसंग सम्बन्धित सीप .....

.....  
.....

२२. उपरोक्त बमोजिमको विवरणहरु साँचो हो, झुठा ठहरे कानून बमोजिम सहुँला / बुझाउँला भनि सहिछाप गर्ने ।

निवेदकको नामः ..... मितिः ..... हस्ताक्षर .....



दायाँ

बायाँ

[कार्यालय प्रयोजनको लागि]

निवेदन दर्ता मितिः .....

उपरोक्त विवरणहरु पूर्ण तथा सहि छन् भनि प्रमाणित गर्ने बडा अध्यक्ष

नामः ..... हस्ताक्षर .....